

# महिला विरुद्ध हुने हिंसा र कोभिड-१९ बारे तथ्यांक संकलन: निर्णयावली



तपाईं तथ्यांक संकलन गर्न किन चाहनुहुन्छ र तथ्यांक कसरी प्रयोग हुन्छ? **cem}** खोज गर्न कुन प्रश्नहरू उपयोगी हुन्छ?

जनसंख्यामा आधारित सर्वेक्षणले उत्तर दिने सम्भावित प्रश्नहरू:

- के हिंसा बढेको छ?
- के हिंसाको प्रकृति, प्रकार वा गम्भीरतामा परिवर्तन भएका छन्?
- के हिंसाको जोखिम/सुरक्षाका कारकहरू फरक भएका छन्?

तथ्यांकका अन्य स्रोतले उत्तर दिने सम्भावित प्रश्नहरू:

- के रिपोर्ट गरिएको हिंसाको प्रकृति, प्रकार वा गम्भीरतामा फरक छन्?
- के सेवाको उपयोग बढेको वा घटेको छ?
- के सेवाहरूमा पहुच प्रयोग भइरहेका छन् र/वा फरक तरिकाले प्रदान गरिएका छन् र के ती सुरक्षित र प्रभावकारी छन्?

## विद्यमान तथ्यांक हरूको प्रयोग !

- विद्यमान सर्वेक्षणहरूबाट डाटा खोज्नुहोस्।
- सेवाका दिईका केस रेकर्डहरू विश्लेषण गर्नुहोस् (कोभिड-१९ भन्दा अघि र कोभिड-१९ को समयमा)।

प्राथमिक अनुसन्धान विकल्पहरू जुन सुरक्षित छन् र जसले उपयुक्त जानकारी प्रदान गर्न सक्दछ

- सेवाहरू चित्रण (map) गर्नुहोस्, उपलब्धता र संसाधनहरूमा परिवर्तन सहित।
- सेवा प्रदायकहरू संग छोटो सर्वेक्षण वा मुख्य जानकारीकर्ता अन्तर्वार्ताहरू सञ्चालन गर्नुहोस्।
- सुरक्षित रूपमा र पूर्ण सहमति भए विगतका पीडितहरूको अन्तर्वार्ता लिनुहोस् (उदाहरणका लागि - महिला संगठनहरूमा, स्वास्थ्य सेवा वा आश्रयस्थलहरूमा)।

**सँधै तथ्यांक संकलन भन्दा महिलाको सुरक्षालाई प्राथमिकता दिनुहोस् !**

कृपया विवरणका लागि सँगै रहेको संक्षिप्त hfgsf/L हेर्नु होस् (शीघ्र आउँदै छ) - ३० जून २०२०

के विद्यमान तथ्यांकले खोज भइरहेको प्रश्नहरूको जवाफ दिन सक्छ?

के म हिंसाको अवस्था पत्ता लगाउन सेवा तथ्यांक प्रयोग गर्न सक्छु? (उदाहरणका लागि- पुलिस रिपोर्टहरू, हेल्पलाइनका कलहरू, आश्रयहरूबाट डाटा)?

के म कोभिड-१९ को प्रभावबारे जनसंख्यामा आधारित द्रुत मूल्यांकन सर्वेक्षणमा हिंसाको अनुभवबारे केहि प्रश्नहरू थप्न सक्छु?

के म फोन अन्तर्वार्ता मार्फत वा इन्टरनेट / मोबाइल उपकरणहरू प्रयोग गरेर हिंसाको व्यापकताबारे तथ्यांक संकलन गर्न सक्छु?

के द्रुत मूल्यांकनमा प्रतिनिधि (proxy) प्रश्नहरू थप्न उपयोगी हुन्छ (उदाहरणका लागि- अरूले गरेको हिंसाको अनुभव)?

**सक्नुहुन्न।** पीडित महिलाहरूको सानो अंशले मात्र सेवाहरू प्रयोग गर्दछ। सेवा उपयोग तथ्यांकमा भएको कुनै पनि परिवर्तनलाई व्यापकतामा परिवर्तन भनेर व्याख्या गर्न उचित हुदैन।

**सक्नुहुन्न।** हिंसाको बारेमा कुनै पनि सर्वेक्षणमा महिलाको सहभागिता, विशेष गरी घरमै उनीहरूलाई दुर्व्यवहार गर्ने पीडकहरूसँग हुने हुँदा, यसको परिणाम हिंसा झन् बढी बढ्न सक्छ र/वा खराब गुणस्तरको तथ्यांक हुन सक्छ।

**हुदैन।** यसले के जानकारी दिन्छ भनेर हामीलाई थाहा हुन्न। यो कार्यन्वयन योग्य छैन।

